

(1) करको भुक्तानी सूचना पुग्ने बारे जानकारी !

सबैले, मे महिनामा, सम्पत्तिमा लाग्ने करको भुक्तानी गर्नु पर्दछ ।

गाडी भएका व्यक्तिहरुको घरमा, सवारी साधन कर र हल्का सवारी साधन करको भुक्तानी सूचना पुग्दछ । पुग्ने बित्तिकै खाम खोलेर, तुरुन्त त्यसभित्र भएका कागजातहरु जाँच गर्नुहोला ।

सवारी साधन कर भनेको, हरेक बर्ष अप्रिल महिनाको १ तारिक सम्ममा आफ्नो स्वामित्वमा वाहन भएका व्यक्तिले अनिवार्य रूपमा तिर्नुपर्ने कर हो । यो तोचिगी-केनलाई बुझाऊने कर हो ।

हल्का सवारी साधन कर चाँही, मोटरसाइकल तथा मिनी कार भएका व्यक्तिले अनिवार्य रूपमा तिर्नु पर्ने कर हो । यो तोचिगी नगरलाई बुझाऊने कर हो ।

कर भुक्तानी गर्ने अन्तिम म्याद मे महिनाको ३१ तारिक हो । खाम भित्र राखिएको कर भुक्तानी सूचना लिएर, नजिकको कन्भिनिअंस स्टोर, बैंक र हुलाक कार्यालय आदिमा गएर म्याद भित्र भुक्तानी गर्ने गरौं ।

यस बाहेक, जनवरी महिनाको १ तारिक सम्ममा तोचिगी नगरमा जग्गा तथा घर आदि भएका व्यक्तिको घरमा अचल सम्पत्ति कर तथा शहर योजना कर भुक्तानी सूचना पुग्ने गर्दछ ।

अचल सम्पत्ति कर भनेको, आफ्नो स्वामित्वमा भएका जग्गा तथा घरमा लाग्ने कर हो । शहर योजना कर भनेको, शहर योजना र भूमि समायोजनको लागि प्रयोग गरिने कर हो । यो तोचिगी नगरलाई बुझाऊने कर हो ।

कर चाँही, तोकिएको म्याद भित्र भुक्तानी गर्ने गरौं ।

(2) तोचिगी-केन साइकल नियमहरू लागू गर्ने बारे जानकारी !

तपाईंहरू धेरैले साइकल चलाउनु हुन्छहोला, कृपया जानकारी रहोस कि तोचिगी-केन भित्र धेरै साइकल दुर्घटनाहरू घटिरहेका छन्। तोचिगी-केनले, सुरक्षित प्रयोग प्रवर्द्धन गर्नको लागि र दुर्घटना पीडितहरूको सुरक्षा गर्न “तोचिगी-केन साइकल नियमहरू” लागू गरेकोछ। यो नियम, तोचिगी-केन भित्र साइकल प्रयोग गर्ने सबै व्यक्तिहरूलाई लागू हुनेछ।

सन् २०२२ साल जुलाई १ तारिक देखि, साइकल बीमा गर्न अनिवार्य गरिनेछ। देशभरीमा साइकल दुर्घटनाका विरुद्ध ठूलो रकमको क्षतिपूर्तिको आदेश दिएका घटनाहरू भएकाले, साइकल क्षतिपूर्ति दायित्व बीमा गर्नु अनिवार्य भएकोछ।

सामान्यतया यस्तो बीमा, नगर भित्रका साइकल पसलहरूमा गर्न सकिन्छ। साइकल पसलले साइकलको निरीक्षण र रखरखाव गरेपछि, TS चिन्ह साइकलमा टाँसिदिन्छ। त्यो TS चिन्ह नै बीमा गराएको संकेत मानिन्छ।

बीमाको म्याद १ वर्षको हुन्छ। क्षतिपूर्ति रकम अनुसार बीमा शुल्क फरक हुने गर्दछ तर TS चिन्ह नीलो र रातो रंग भएर, रातो रंग भएमा बीमा शुल्क २,००० येन जति लाग्दछ र क्षतिपूर्ति सीमा १ करोड येन हुन्छ।

फेरि, अप्रिल १ तारिक देखि हेल्मेट लगाउन र साइकलको निरीक्षण र रखरखाव प्रयास दायित्व भएकोछ। साइकल दुर्घटनामा मृत्यु हुने व्यक्तिहरूमा लगभग ६०% का टाउकोमा चोट लागेको पाईएकोछ। बच्चाहरूले मात्र नभै, सबै उमेरका व्यक्तिहरूले, सकेसम्म हेल्मेट लगाउने

गरौं। हेल्मेट, साइकल पसल बाहेक, होम-सेण्टर, खेलकूद सामान पसल, ठूला सुपरमार्केटहरूमा किन्न सकिन्छ।

त्यस बाहेक, मोबाइल फोन चलाउँदै, डबल सवारी राखेर, छाता ओढेर साइकल चलाउने जस्ता गतिविधीहरू बिल्कुलै बन्द गरौं।

(3) नौलो कोरोना भाईरस संक्रमण बारे जानकारी !

जापान भरिमा, मार्च महिना देखि क्रमशः घट्दै गएको नौलो कोरोना भाईरसको नयाँ संक्रमितहरूको संख्या, आजकल फेरि बढ्दो प्रवृत्तिमा परिणत भएको छ ।

मे महिनाको गोल्डेन वीक बिदामा, मानिसहरूको आवागमन बढ्ने हुनाले, नयाँ संक्रमितहरूको संख्या अझ बढ्ने चिन्ता छ ।

अब देखि, तेश्रो पटकको खोप नलगाएका व्यक्तिहरूले, कडा रूपमा तेश्रो खोप लगाउन सकून भन्ने आशा राखिएकोछ ।

तोचिगी नगरमा, पहिलो र दोश्रो पटकको खोप पछि, ६ महिना बितेका व्यक्तिहरूलाई, तेश्रो पटकको खोप टिकट पठाई सकिएकोछ । खोप टिकट पाएर, खोप लगाउन इच्छुक व्यक्तिहरूले, नगरको सामुहिक खोप अथवा नगर भित्रका चिकित्सा संस्थामा आवेदन दिनुहोला ।

त्यस बाहेक, नगरपालिकाले जारी गरेको खोप टिकटमा दोश्रो पटकको खोप लिएको भए अथवा विदेशमा खोप लिएर तोचिगी नगरमा बसाई सराई गरि आएका व्यक्तिहरूले, तेश्रो पटकको खोप टिकट प्राप्त गर्नको लागि, पुनः आवेदन दिन आवश्यक छ । यदि, खोप टिकट हराएको खण्डमा, पुनः जारी गर्न सकिन्छ ।

खोप समबन्धि अग्रिम आरक्षण तथा सम्पर्कको लागि, तोचिगी-शि सिंगाता कोरोना उईरुस वाकुचिन् सेस्यु कोरू सेन्ता (तोचिगी नगर नौलो कोरोना भ्याक्सिन खोप कल सेण्टर) ०२८२-२१-२४१८ मा फोन गर्नुहोला ।